




आर्थिक वर्ष ०७६/७७

को

बजेट वक्तव्य



घरपझोड गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
गण्डकी प्रदेश, मुस्ताङ

पाँचौँ गाउँ सभाको दोश्रो बैठकमा
उपाध्यक्ष श्री सर्मिला गुरुङ्ज्यूले
प्रस्तुत गर्नु भएको

आर्थिक वर्ष २०७६/७७ को
बजेट वक्तव्य

घरपझोड गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
घरपझोड, मुस्ताङ

२०७६ साल आषाढ १७ गते मंगलबार

"समावेशी, सामाजिक रूपान्तरण, प्रकृति संरक्षण र संस्कृति";: "कृषि, पर्यटन, पर्यावरण,
पूर्वाधार, घरपझोडको समृद्धि"

यस सभाका अध्यक्ष ज्यू,
गाउँ सभाका सदस्य ज्यूहरू,
प्रमुख प्रशासकीय अधिकृत लगायत सम्पूर्ण राष्ट्रसेवक कर्मचारी मित्रहरू ।

१. स्थानीय सरकारको गठन पश्चात यस गाउँपालिकाको गरीमामय पाँचौँ गाउँ सभाको दोश्रो बैठकमा आर्थिक वर्ष २०७६/७७ को लागि बजेट तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा म आफूलाई निकै गौरवान्वित ठानेकोछु । यस अवसरमा नेपालमा विभिन्न समयमा भएको जनआन्दोलन र सशत्रु संघर्षमा ज्यानको बलीदानी दिनुहुने वीर सहीदहरूलाई हार्दिक श्रद्धासुमन सहित श्रद्धान्जली अर्पण गर्दछु । नेपाली आमाका ती सपुतहरूले देखाएको नयाँ नेपालको अग्रगामी पथमा तपाईं हामी सबै अगाडि बढ्न प्रेरणा प्रदान होस्, यही कामना पनि गर्दछु ।
२. गण्डकी प्रदेश, हिमाल पारीको जिल्ला मुस्ताङ अन्तर्गत निलगिरी हिमालको काखमा रहेको यस घरपझोड गाउँपालिका प्राकृतिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण एक जीवन्त खुला संग्रहालय हो । विश्वमा छुट्टै पहिचान कायम गर्न सफल यहाँको स्याउ खेति तथा अन्य कृषि वालीहरू एवम् पर्यटन क्षेत्रको प्रवर्धन तथा विकास गर्न सकिएको खण्डमा यस गाउँपालिकाले छोटो समयमा नै आर्थिक उन्नतिको शिखर चुम्न सक्ने प्रशस्त सम्भावनाहरू रहेका छन् । अर्को हाम्रो विकास यसै मार्गचित्रबाट निर्देशित हुनुपर्नेमा जोड दिन चाहन्छु ।
३. यस गाउँपालिकाको क्षेत्रमा रहेका जतिपनि खेतियोग्य जमिनहरू छन्, ती सबै अत्यधिक उर्भर रहेका छन् । नयाँ प्रविधिको प्रयोग गरी परम्परागत खेति प्रणालीमा परिवर्तन ल्याउन सकेको खण्डमा अहिलेको विद्यमान उत्पादनमा उल्लेख्य बढोत्तरी गर्न सकिन्छ ।
४. नेपालको संविधानमा उल्लिखित राज्यका निर्देशक सिद्धान्त, नेपाल सरकारले अवलम्बन गरेका समग्र नीतिहरू, गण्डकी प्रदेश सरकारका लक्ष्यहरू तथा यस गाउँपालिकाको पाँचौँ गाउँ सभाको प्रथम बैठकबाट स्वीकृत वार्षिक नीति तथा कार्यक्रमहरूलाई कार्यान्वयन गर्ने गरी आगामी आर्थिक वर्ष ०७६/७७ को बजेट तर्जुमा गरेकोछु । यसका अलावा यस जिल्लाबाट संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने

माननीय सांसदज्यूहरूको मार्गदर्शन, विभिन्न क्षेत्रका सरोकारवाला, विषय विज्ञहरू तथा आम सर्वसाधारण घरपझोडवासीहरूको विकास निर्माण प्रतिको चिन्ता र चासोलाई प्रत्यक्ष संबोधन हुनेगरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरेकोछु ।

५. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्य सम्बन्धित कानूनहरू, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रकाशित बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन, राष्ट्रिय योजना आयोगबाट प्रकाशित स्थानीय तहको योजना तर्जुमा (नमूना) दिग्दर्शन, २०७५ लाई परिपालना गरी संघीय सरकारबाट प्राप्त हुने अनुदान, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा स्थानीय आन्तरिक श्रोतहरूको विश्लेषण गरी बजेटको तर्जुमा गरेकोछु ।
६. बजेट तर्जुमाको क्रममा वस्तीस्तरबाट योजनाहरू छनौट गरी वडा समितिहरू मार्फत गाउँ कार्यपालिकाको कार्यालयमा सिफारिससाथ प्राप्त योजना तथा कार्यक्रमहरूलाई विभिन्न विषयगत समितिहरूमा घनिभूत छलफल गरी बजेट तथा कार्यक्रम तर्जुमा समितिले तयार पारेको खाकालाई पुनः गाउँ कार्यपालिकाको पूर्ण बैठकबाट अनुमोदन परिमार्जन गराई गाउँ सभाको बैठकमा पेश गर्ने व्यवस्था मिलाएकोछु ।
७. उपरोक्त सबै चरणहरूमा समन्यायिक तथा आवश्यकतामा आधारित क्षेत्रहरूमा बजेट व्यवस्थापन गर्न भरपूर विचार विमर्श हुने प्रवन्ध मिलाएकोछु ।

अध्यक्ष महोदय

८. अब म चालू आर्थिक वर्षको वार्षिक बजेटको यथार्थ विवरण पेश गर्ने अनुमति चाहन्छु । चालू आर्थिक वर्षको कूल बजेट रू. २२ करोड २२ लाख ६८ हजार ६७० रहेकोमा हालसम्मको यथार्थ खर्च रू. १३ करोड ८५ लाख ८८ हजार ५३३ रहेकोछ । यो वर्ष अत्यधिक हिमपात भएको कारणले पनि योजना कार्यान्वयन प्रकृया केही ढिलोगरी प्रारम्भ भएकोले हाल भुक्तानी गर्ने प्रकृया जारी नै रहेकोछ । चालू आर्थिक वर्षको अन्त्यसम्ममा कूल रू. २१ करोड ५ लाख १८ हजार ६७० खर्च हुने प्रारम्भिक संशोधित अनुमान छ । यसबाट चालू आर्थिक वर्षको बजेटबाट रू १ करोड १७ लाख ५० हजार बचत हुनजाने देखिन्छ ।
९. चालू आर्थिक वर्षको अन्त्यसम्ममा पनि सशर्त कार्यक्रम तर्फका आयोजना तथा कार्यक्रमहरू कार्यान्वयन हुन नसकी बाँकी हुन आउने सम्पूर्ण रकमलाई नेपाल

सरकारको सर्वसञ्चित कोषमा जम्मा गरी गाउँपालिकाको खातामा ती शीर्षकहरूमा मौज्जात शून्य बनाउने व्यवस्था मिलाएकोछ ।

अध्यक्ष महोदय,

१०. अब म आगामी आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित कार्यक्रमहरूको प्रस्तुति गर्ने अनुमति चाहन्छु ।

आर्थिक विकास

११. यस गाउँपालिकाको मुख्य आर्थिक उपार्जन गर्ने मध्येको एक क्षेत्र कृषि हो । आगामी आर्थिक वर्षमा कृषि क्षेत्रको विकास तथा प्रवर्धनका लागि विभिन्न कार्यक्रमहरू प्रस्ताव गरेकोछु । कृषि क्षेत्रको आधुनिकीकरणमा विशेष जोड दिइनेछ ।
१२. गाउँपालिका क्षेत्रभित्रका कृषियोग्य जमिनहरूको बारबन्देज गर्नको लागि बजेटको व्यवस्था गरेकोछु । कृषि पेशामा आवद्ध दलित समुदायहरूको आर्थिक उपार्जनमा टेवा पु-याउनको लागि वाखा तथा भेडापालन शीर्षक अन्तर्गत बजेटको व्यवस्था मिलाएकोछु । आगामी आर्थिक वर्ष वडा नं. ४ जोमसोममा एक स्याउको जुस बनाउने मेसिन जडान गरिनेछ । त्यस्तै वडा नं. १ चिमाडका कृषकहरूको लागि घरघरमा स्याउको सुकुटी बनाउने सौर्य बाकसको वितरण गरिनेछ ।
१३. कृषि क्षेत्रको समग्र विकासका लागि आगामी आर्थिक वर्ष विशेष प्रकृतिका कार्यक्रमहरूको आयोजना गर्नका लागि गाउँ कार्यपालिकाको कार्यालय मार्फत् आयोजना तथा कार्यक्रम व्यवस्थापनका लागि थप छुट्टै बजेटको व्यवस्था मिलाएकोछु । यस गाउँपालिका अन्तर्गत पाइने रैथाने वालीहरूको संरक्षण तथा प्रवर्धनका कार्यक्रमहरू समेत कार्यान्वयन हुनेछन् । गाउँपालिका अन्तर्गत संकटापन्न अवस्थामा पुगेका लुलु गाईको संरक्षण प्रवर्धन गर्नको लागि पशुसेवा कार्यक्रम अन्तर्गत बजेटको व्यवस्था मिलाएकोछु ।
१४. यस गाउँपालिकाको अर्को महत्वपूर्ण आर्थिक क्षेत्र भनेको पर्यटन हो । पर्यटन क्षेत्रको प्रवर्धनका लागि आगामी आर्थिक वर्ष विभिन्न कार्यक्रमहरू प्रस्ताव गरिएकोछ । पर्यटन तथा अन्य सबै विकासका अवयवहरूलाई व्यवस्थित तथा योजनावद्ध रूपमा सम्पादन गर्न आगामी आर्थिक वर्ष गाउँपालिकाको आवधिक योजना निर्माण गरिनेछ । सो कार्यका लागि रू. २० लाख बजेट विनियोजन गरेकोछु । आवधिक योजनाको

निर्माण पश्चात हाम्रा सबै विकास निर्माणका कार्यहरू सोहो योजनाबाट निर्देशित हुनेछन् र विकासको नवस्वरूप देखिनेछ ।

१५. पर्यटन व्यवसायीहरूलाई देशका अन्य पर्यटकीय क्षेत्रहरूमा रहेका असल अभ्यासहरूको आदान प्रदान गर्न पर्यटन व्यवसायी असल अभ्यास आदान प्रदान कार्यक्रम अन्तर्गत अध्ययन भ्रमणको व्यवस्था मिलाइनेछ । घरपझोड गाउँपालिकाका सबै होटलहरूसम्म सूचना प्रविधिको माध्यमबाट पहुँच कायम गर्न मोबाइल एप्लिकेशनको निर्माण गरिनेछ । कालीगण्डकी नदिमा छिमेकी वारागुड मुक्तिक्षेत्र गाउँपालिकाको समेत सहभागितामा साहसिक जलयात्ता (Rafting) सञ्चालन गर्न आवश्यक बजेटको विनियोजन गरेकोछु । नेपाल भ्रमण वर्ष, २०२० तथा गण्डकी प्रदेशको आन्तरिक पर्यटन वर्ष, २०१९ का अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्न आवश्यक बजेटको व्यवस्था मिलाएकोछु ।
१६. गाउँपालिका क्षेत्रभित्रका विभिन्न गुम्बा तथा मठमन्दिरहरूको निर्माण तथा मर्मतका लागि समेत बजेटको व्यवस्था गरिएको छ । सो कार्यबाट धार्मिक पर्यटन प्रवर्धनका अलावा गाउँपालिकावासीहरूको धार्मिक आस्थामा टेवा पुगी असल समाज निर्माणमा सहयोग पुग्ने विश्वास लिएकोछु ।
१७. यस गाउँपालिका अन्तर्गत रहेको चिमाड जङ्गल हाइकिङ रूटलाई प्रवर्धन र विकास गर्ने नीति लिइनेछ ।
१८. समग्र आर्थिक विषयक्षेत्र अन्तर्गतका अनुसूचीमा सूचिवद्ध योजना तथा कार्यक्रमहरूको व्यवस्थापन सञ्चालन गर्न आगामी आर्थिक वर्षको वार्षिक बजेटका कूल १ करोड ५६ लाख बजेट प्रस्ताव गरेकोछु ।

पूर्वाधार विकास

अध्यक्ष महोदय,

१९. आगामी आर्थिक वर्ष वडा नं. ५ अन्तर्गत ठिनी आमा समूहको अधुरो भवन निर्माण कार्यलाई निरन्तरता दिइनेछ । दुम्बा आमा समूहको भवनमा फर्निचर व्यवस्था गर्नको लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ । दुम्बा सिँचाई ट्याङ्कीको मर्मत गरिनेछ । उल्लिखित कार्यहरूको लागि आवश्यक बजेट व्यवस्था गरेकोछु ।
२०. वडा नं. ४ मा जोमसोम भ्यूटावर जाने पदमार्गको निर्माण कार्य गरिनेछ । जोमसोम ताराखेल इन्डोर भवन निर्माण कार्य गरिनेछ । ताङ्गे समाजघर पर्खाल तथा

सामुदायिक भवन एवम् वाहगाउँ समाजघर माथि जस्तापाता छाउने कार्यको लागि समेत आवश्यक बजेट व्यवस्था गरेकोछु ।

२१. आगामी आर्थिक वर्ष वडा नं. ३ का लागि स्याङ गाउँ इन्डोर हलमा किचन तथा शौचालय निर्माण गरिनेछ । सामुदायिक भवन हलको मर्मत गरिनेछ । पुलचोक क्षेत्रमा बाटो मर्मत कार्य हुनेछ भने छेकाडदेखि स्याङ गाउँ सम्म जोड्ने बाटोमा रिटेनिडवाल समेतका स्तरोन्नतिका कार्यहरू हुनेछन् ।
२२. त्यसैगरी २ नं वडामा वडा कार्यालय पछाडिको रिटेनिड वाल निर्माण सम्बन्धी कार्य हुनेछ । मार्फा दलित भवनको निर्माण कार्यलाई निरन्तरता दिइनेछ । मार्फा गाउँ भित्र बिजुली बत्तीमा इन्सुलेटर भएको तार फेरिनेछ । मार्फा आमा समूह भवनमा मञ्च व्यवस्थापन र शौचालय निर्माण सम्बन्धी कार्यहरू हुनेछन् ।
२३. वडा नं १ मा पूर्वाधार विकास कार्य अन्तर्गत छैरो चिमाड वैकल्पिक पदमार्ग निर्माण योजनालाई निरन्तरता दिइनेछ । चिमाड सिँचाई कुलो निर्माण कार्य हुनेछ । छैरो सिँचाई योजनाका लागि आवश्यक बजेटको व्यवस्था मिलाएकोछु । त्यसैगरी छैरो सामुदायिक भवनमा फर्निचर व्यवस्था गरिनेछ भने छैरो आमा समूहको भवनको जस्ता छाउने कार्य आगामी आर्थिक वर्षमा पूरा गरिनेछ ।
२४. यस गाउँपालिका तथा समग्र मुस्ताङ जिल्ला नै सौर्य ऊर्जाका लागि उर्भर भूमिहरू हुन् । सौर्य ऊर्जा सम्बन्धी व्यवस्थित अध्ययन तथा सोही बमोजिम कार्यक्रमहरूको तर्जुमा गर्न सकेको खण्डमा विद्यमानमा गाउँपालिकाबासीहरूले भोग्दै आएको ऊर्जा संकटबाट मुक्त हुने प्रचुर सम्भावना रहेकोछ । यही सम्भावनालाई मध्यनजर गर्दै आगामी आर्थिक वर्ष सौर्य ऊर्जा सम्बन्धी अध्ययन अनुसन्धान समेतका लागि बजेटको विनियोजन गरेकोछु ।
२५. गाउँपालिकाको सेवा प्रवाहलाई व्यवस्थित बनाउनका लागि आफ्नै कार्यालय भवन अनिवार्य सर्त हो । हाम्रा अधिकांश वडाहरूका आफ्नै वडा कार्यालयहरू तयार भई सकेका छन् र ती सञ्चालनमा समेत आइसकेको अवस्था छ । तर गाउँपालिकाको आफ्नै प्रशासनिक भवन नभएकाले सेवा प्रवाहमा असहजता भईरहेकोले आगामी आर्थिक वर्षबाट गाउँपालिकाको भवन निर्माण कार्य शुरू गर्नका लागि रु. १ करोड ३० लाख बजेट विनियोजन गरेकोछु ।
२६. प्रदेश सरकारको समपूरक अनुदान समेतका आधारमा मार्फा याकखर्क पर्यटन मार्गका लागि आगामी वर्षको बजेटमा कूल २ करोड प्रस्ताव गरेकोछु ।

२७. माथि उल्लिखित समग्र योजना तथा कार्यक्रमहरूमा कूल रू. ४ करोड ७९ लाख खर्च हुने प्रारम्भिक अनुमान छ ।

सामाजिक विकास

अध्यक्ष महोदय

२८. गाउँपालिकाको समृद्धिमा गाउँपालिकाले सामाजिक विकास तर्फका क्षेत्रहरूमा अङ्गिकार गर्ने नीतिहरूको महत्वपूर्ण भूमिका रहने गर्दछ । शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता मानवीय आधारभूत आवश्यकताका क्षेत्रहरूमा यस गाउँपालिकाले विभिन्न कार्यक्रमहरू प्रस्ताव गरेकोछ ।

२९. ठिनी खानेपानी आयोजना तथा सम्ले खानेपानी योजना र कुछपतेरड गुम्बा, दुम्बाका लागि आगामी वर्षको बजेटमा रकम विनियोजन गरेकोछ । आगामी आर्थिक वर्षमा संघीय सरकार तथा गण्डकी प्रदेश सरकारबाट समेत ठिनी, जोमसोम तथा स्याङमा विभिन्न खानेपानीका आयोजनाहरू कार्यान्वयन हुने सम्भावना छ । उक्त आयोजनाहरूमा समेत गाउँपालिकाले आवश्यक समन्वय र सहयोग गर्नेछ । ठिनी अधुरो खेलकूद मैदान पूरा गर्नको लागि आवश्यक बजेट व्यवस्था गरेकोछ । जनकल्याण आधारभूत विद्यालय बाल उद्यान (वडा नं. ३) तथा वडा नं २ को अधुरो ताराखेलने ठाउँ निर्माण कार्यलाई बजेटको व्यवस्था गरेकोछ । चिमाडको ताराखेलने इन्डोर खेलमैदान निर्माण कार्यका लागि समेत आवश्यक बजेटको व्यवस्था मिलाएकोछ ।

३०. यस गाउँपालिका अन्तर्गत रहेका दलित, छात्रा, गरीब तथा जेहेन्दार विद्यार्थीहरू, कक्षा ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरू एवम् धौलागिरी प्राविधिक शिक्षालय, लेतेमा पढ्नजाने विद्यार्थीहरूलाई दिइँदै आएको छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने व्यवस्था मिलाएकोछ ।

३१. आगामी आर्थिक वर्षमा गाउँपालिका अन्तर्गतका विद्यालयहरूमा अध्यापनरत विषयगत शिक्षकहरूका लागि तालीमहरू सञ्चालन हुनेछन् । गाउँपालिकाको आफ्नै शैक्षिक क्यालेण्डर निर्माण हुनेछ र शैक्षिक क्रियाकलापहरू सोही क्यालेण्डरबाट निर्देशित हुनेछन् । प्रधान अध्यापक तथा अभिभावकहरूका लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिनेछ । परीक्षा प्रणालीलाई व्यवस्थित तथा वैज्ञानिक ढंगबाट सुधार गर्दै लगिनेछ । बाल विकास कक्षामा अध्यापनरत् सहजकर्ताहरूको लागि पुनर्ताजगी

तालीम आयोजना हुनेछ । ती वाल विकास सहजकर्ताहरूका लागि अतिरिक्त प्रोत्साहन भत्ताको व्यवस्था मिलाएकोछु ।

३२. विद्यार्थीहरूका लागि अतिरिक्त क्रियाकलाप सम्बन्धी कार्यक्रमहरू सञ्चालन हुनेछन् । गाउँपालिका स्तरीय राष्ट्रपति कप खेलकूद कार्यक्रमले निरन्तरता पाउनेछ । गाउँपालिका भित्रको प्राविधिक धार तर्फको जनहित माध्यमिक विद्यालयमा भौतिक अवस्था सुधारका लागि आवश्यक बजेट व्यवस्था गरेकोछु ।
३३. गाउँपालिका भित्रका सबै वाल विकास कक्षाहरूलाई सुधार गर्दै लगिनेछ । वर्षभरीमा उत्कृष्ट शैक्षिक क्रियाकलाप गर्ने सामुदायिक विद्यालयलाई पुरस्कृत गर्ने कार्यक्रमलाई निरन्तरता दिन बजेटको प्रस्ताव गरेकोछु । विद्यालयहरूमा जसोतसो कम्प्यूटरहरूको व्यवस्था हुने तर दक्ष मर्मतकर्ताको अभावमा सामान्य गडवढीले पनि कम्प्यूटरहरू थन्किने समस्यालाई समाधान गर्न आगामी आर्थिक वर्ष कम्प्यूटर शिक्षकहरूलाई हार्डवेयर सम्बन्धी तालीम दिने गरि कार्यक्रमको प्रस्ताव गरेकोछु ।
३४. सशर्त अनुदान तर्फ संघीय सरकारबाट प्राप्त हुन आएका शिक्षा सम्बन्धी सम्पूर्ण कार्यक्रमहरूलाई हुबहू प्रस्ताव गरी ती कार्यक्रमहरूलाई अनुसूचीमा उल्लेख गर्ने व्यवस्था मिलाएकोछु
३५. आगामी आर्थिक वर्षमा यस गाउँपालिका क्षेत्रमा स्वास्थ्य तर्फ विभिन्न कार्यक्रमहरू लागू हुनेछन् । सशर्त कार्यक्रमहरू अनुसूचीमा उल्लेख भए बमोजिम हुबहू लागू हुनेछन् भने गाउँपालिकाले थप कार्यक्रमहरू गर्नेछ । चिमाड र स्याङका स्वास्थ्य इकाईहरूको व्यवस्थापनमा बजेट प्रस्ताव गरेकोछु । माफा र ठिनीमा स्वास्थ्य चौकी सुधार कार्यक्रमहरू लागू हुनेछन् ।
३६. सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत यस गाउँपालिकाभित्र घरमा नै असुरक्षित सुत्केरी गराउने प्रचलनलाई पूर्ण रूपमा विस्थापन गराई पूर्ण संस्थागत सुत्केरी कार्यक्रमलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन आवश्यक बजेटको व्यवस्था गरेकोछु ।
३७. मुस्ताङ अस्पतालमा फार्मसी सञ्चालन गर्न कर्मचारीको व्यवस्था गरिइरहेकोमा सो कार्यक्रम निरन्तर लागू हुनेछ । मुस्ताङ दन्त सेवा सञ्चालन तथा व्यवस्थापन खर्चको व्यवस्था मिलाएकोछु
३८. महिला तथा वालवालिका तथा जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी कार्यक्रम तर्जुमा गर्न बजेटको व्यवस्था मिलाएकोछु । गाउँपालिका स्तरीय वाल

सञ्जाल गठन भईसकेको विद्यमान अवस्थामा सो सञ्जालबाट माग भई आएका उल्लेखनीय योजनाहरूलाई सम्बोधन गर्ने व्यवस्था मिलाएकोछु ।

३९. सामाजिक विकास तर्फका सशर्त कार्यक्रमहरूका अलावा यस विषयगत क्षेत्रका लागि गाउँपालिकाको तर्फबाट थप रु. १ करोड १२ लाख ८० हजार ५०० बजेटको प्रस्ताव गरेकोछु ।

वातावरण तथा विपद् व्यवस्थापन

अध्यक्ष महोदय

४०. यो गाउँपालिका सबै जनताको साझा घर हो । भावी पुस्ताहरूको भविष्य पनि । यस गाउँपालिकालाई पर्यावरणीय दृष्टिले स्वच्छ तन्दुरुस्त राखी आगामी पुस्तालाई हस्तान्तरण गर्नु हामी सबैको कर्तव्य हो ।
४१. हाम्रो गाउँपालिकामा स्वदेशी/ विदेशी लाखौं पर्यटकहरू वर्षेनी भ्रमण गर्ने गर्दछन् । त्यसैले हामीमाझ वातावरण संरक्षण सम्बन्धी सवालहरूले महत्त्व पाउनु पर्ने देखिन्छ । पवित्र कालीगण्डकी नदीलाई स्वच्छ राखिराख र वातावरण सन्तुलन कायम राख्ने सम्बन्धमा आगामी आर्थिक वर्षका लागि विभिन्न कार्यक्रमहरूको प्रस्ताव गरेकोछु ।
४२. वर्षौंदेखि रहिरहेका खाली शिशाहरू तथा नकुहिने फोहरमैलालाई कवाडी सम्बन्धी संकलन केन्द्र, पोखरा पठाउने कार्य चालू आर्थिक वर्षमा शुरू गरिएको छ । यसबाट अब घरपझोड गाउँपालिका अन्तर्गतका व्यक्तिगत घरहरू तथा होटलहरूमा थुप्रिरहेको खाली वोतलहरूको चाड कम भएकोछ र गाउँपालिकालाई सफा राखिराख सहयोग मिलेकोछ । यो कार्यक्रम आगामी आर्थिक वर्षमा समेत कायम हुनेछ तर निजी संस्थाको साझेदारीमा गाउँपालिकालाई आर्थिक भार नपर्ने गरी व्यवस्था मिलाइनेछ ।
४३. घरयासी फोहरमैला सकेसम्म घरमै व्यवस्थापन गर्न र कम्पोष्ट मल बनाउने सम्बन्धी तालीम सञ्चालन गर्न बजेट विनियोजन गरिएको छ । कालीगण्डकी नदीको कटान रोक्न माफा सामग्री, लक्री र छैरोमा तटबन्धन सम्बन्धी कार्यहरूको प्रस्ताव गरेकोछु ।
४४. आगामी आर्थिक वर्षमा नाराघाड खोलामा सिँचाई कूलो मर्मत गर्ने, माफा नाराघाड खोलामा तटबन्धनको कार्य गर्ने तथा माफा गाउँ पछाडिको ढल निकास गर्नेगरी बजेटको व्यवस्था मिलाएकोछु ।
४५. स्याङ वृक्षारोपण तथा थोपा सिँचाई, एयरपोर्ट क्षेत्रमा ढल व्यवस्थापन योजना, ठिनी गलिछ नियन्त्रण योजना तथा जोमसोममा फोहरमैला व्यवस्थापन संकलन केन्द्र निर्माणका लागि बजेटको प्रस्ताव गरेकोछु । एयरपोर्ट पुथाङ स्थित शिवमन्दिर

वरपरको सिडि व्यवस्थापन कार्य यस वर्ष पूरा नभएमा सो सिडि निर्माण कार्यलाई आगामी आर्थिक वर्षमा पूरा गर्नेगरी बजेट व्यवस्था गरिनेछ ।

४६. विपद् व्यवस्थापन कोषको रकम फ्रिज नगर्ने गरी आगामी वर्ष थप ३० लाख बजेट सो कोषमा थप गर्ने प्रस्ताव गरेकोछु । आकस्मिक तथा अन्य कोषहरूको लागि आगामी आर्थिक वर्षको बजेटबाट थप ३२ लाख विनियोजन गरिनेछ । यस्ता कोषहरूमा रहेको रकम आकस्मिकजन्य क्रियाकलापहरूमा खर्च गर्ने कार्यलाई कार्यविधि बनाई व्यवस्थित गरिनेछ ।
४७. आगामी आर्थिक वर्ष वातावरण तथा विपद् व्यवस्थापन आयोजनाहरूको लागि रु. ४५ लाख बजेट प्रस्ताव गरेकोछु ।

संस्थागत विकास, सेवाप्रवाह र सुशासन

अध्यक्ष महोदय,

४८. आगामी आर्थिक वर्षका आयोजनाहरूको कार्यान्वयन गर्न आर्थिक वर्षको शुरूमै गाउँ कार्यपालिकाको कार्यालयले वार्षिक कार्ययोजना निर्माण गर्नेछ । उपभोक्ता समितिबाट कार्यान्वयन गर्न नसकिने प्रकृतिका आयोजना तथा कार्यक्रमहरू कानून बमोजिमका अन्य विधिद्वारा कार्यान्वयन गर्ने गरी प्रस्ताव गरेकोछु । उपभोक्ता समितिका पदाधिकारीहरूलाई वर्षको शुरूमै अभिमुखिकरण गरिनेछ । जसबाट आयोजना कार्यान्वयन तथा फछौटमा सरलता हुनेछ ।
४९. कर्मचारी तथा निर्वाचित पदाधिकारीहरूको क्षमता अभिवृद्धिका कार्यक्रमहरू लागू गरिनेछ । वडा कार्यालयमा कार्यरत कर्मचारीहरूलाई कार्यालय सञ्चालन तथा अन्य विषयहरूमा महत्त्वपूर्ण तालीमहरू आयोजना हुनेछन् । गाउँ सभाका सदस्यहरूको लागि विद्यमान नेपालको शासन प्रणाली, स्थानीय सरकार सञ्चालन तथा प्रचलित नेपाल कानूनको जानकारी गराउन तालीमको व्यवस्था मिलाइनेछ । जसबाट शासन व्यवस्था सम्बन्धी ज्ञानमा अभिवृद्धि भई व्यक्तित्व तथा नेतृत्व क्षमतामा उल्लेख्य बढोत्तरी हुनेछ ।
५०. जनप्रतिनिधीहरू तथा कर्मचारीहरूलाई आजको युग सुहाउँदो सूचना प्रविधि सम्बन्धी तालीम दिइनेछ । गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू तथा सबै निर्वाचित पदाधिकारीहरूलाई सूचना प्रविधिको सञ्चालनमा आवद्ध गरी उत्पादित सूचना छिटो छरितो तरिकाले प्रवाह गर्ने व्यवस्था मिलाउन आवश्यक बजेट प्रस्ताव गरेकोछु ।

५१. समावेशी राज्य सञ्चालन गर्न राज्यबाट विभिन्न कार्यक्रमहरूको लागू गरिँदै आएकोछ । त्यसको एउटा उदाहरण सबै सरकारी निकायहरूमा नयाँ पदपूर्ति गर्दा समावेशी ढाँचामा विज्ञापन गर्ने गरिएको छ । राज्य सञ्चालनमा सबै जातजाति, लिङ्ग, वर्ग र क्षेत्रको प्रतिनिधित्वको सुनिश्चतता कानूनत गरिएपनि अपेक्षित रूपमा लक्षित वर्गहरूले फाइदा लिन सकिरहेका छैनन् । सरकारी सेवामा यस गाउँपालिकाका नागरिकको प्रतिनिधित्व निकै कम नै रहेको विद्यमान अवस्थामा आगामी वर्ष यहाँका युवाहरूका लागि लोकसेवा तयारी कक्षा सञ्चालन गरिनेछ । सो कार्यबाट लक्षित वर्ग लाभान्वित हुनेगरी कार्यक्रम तय गर्ने व्यवस्था मिलाएकोछ ।
५२. धुमपान, मद्यपान, लागू औषध तथा सानो उमेरमा नै विवाह गर्ने कार्य विरुद्ध युवाहरूमा जनचेतनामूलक कार्यक्रमहरू वस्तीस्तरमा आयोजना गरिनेछ । सबै माध्यमिक विद्यालयहरूमा समेत यस्ता खालका कार्यक्रमहरू तर्जुमा गर्न बजेटको व्यवस्था मिलाइएकोछ । यस्ता कार्यहरूले दूर्वेशनी तथा सामाजिक कूरीति विरुद्धमा जनचेतना अभिवृद्धि हुनेछ ।
५३. रेडियो तालीम, सहकारी व्यवस्थापन सम्बन्धी तालीम, तथा युवा वेरोजगारलाई लक्षित गरी डकर्मी, प्लम्बीड तथा हाउस वयरिड जस्ता स्वरोजगारमूलक कार्यक्रमहरू आयोजना गर्न आवश्यक बजेट विनियोजन गरेकोछ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत संघीय सरकारबाट प्राप्त कार्यक्रमहरूलाई जस्ताको त्यस्तै वार्षिक कार्यक्रममा प्रस्ताव गरेकोछ ।
५४. यस गाउँपालिका अन्तर्गत क्रियाशिल सबै गैर सरकारी संस्थाहरूको आगामी आर्थिक वर्षका लागि प्रस्तावित सबै कार्यक्रम तथा वार्षिक बजेटलाई समेत गाउँपालिकाको बजेट किताब प्रकाशन गर्दा एकीकृत गरी प्रकाशन गर्ने व्यवस्था मिलाईनेछ ।
५५. समग्र संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ जम्मा ४७ लाख बजेट प्रस्ताव गरेकोछ ।

श्रदेय अध्यक्ष महोदय

५६. गाउँपालिकाको गौरवको आयोजनामा सुचिकृत मिनि मुस्ताड परियोजना गण्डकी प्रदेशको नै महत्वपूर्ण परियोजना हो । मिनी मुस्ताडको निर्माण पश्चात जोमसोममानै समग्र मुस्ताड जिल्लाको सूक्ष्म झलक हेर्न पाइनेछ । यसले गर्दा यस गाउँपालिकाको पर्यटन प्रवर्धन हुनका साथै समग्र मुस्ताड जिल्लाको पर्यटन प्रवर्धनमा उल्लेख्य

योगदान पुग्नेछ । यो परियोजनाका लागि आगामी आर्थिक वर्षमा संघीय सरकार र प्रदेश सरकारको समेत लगानी रहनेछ भने गाउँपालिकाको तर्फबाट विस्तृत परियोजना प्रतिवेदन तयार गर्न र परियोजनाको निर्माण कार्य प्रारम्भ गर्न रु. ३० लाख प्रस्ताव गरेकोछु । त्यस्तै ढुम्बा ताल संरक्षण तथा सौन्दर्यीकरणका लागि १३ लाख बजेट व्यवस्था मिलाएकोछु ।

अध्यक्ष महोदय

५७. अब म आगामी आर्थिक वर्षको लागि कूल अनुमानित बजेट व्यवस्था पेश गर्न अनुमति चाहन्छु । आगामी आर्थिक वर्षको लागि कूल बजेट रु. २४ करोड ५१ लाख २६ हजार ५०० रहेको छ । जसमध्ये संघीय वित्तीय समानीकरणबाट ६ करोड ७९ लाख, प्रदेश वित्तीय समानीकरण अनुदान रु. १ करोड १९ लाख ३१ हजार, संघीय राजस्व बाँडफाँड रु. ३ करोड ५० लाख, प्रदेश राजस्व बाँडफाँडतर्फ रु. ८ लाख ७९ हजार, संघीय सशर्त अनुदान रु. ८ करोड ६४ लाख, आन्तरिक श्रोत प्रक्षेपण रु. ७८ लाख ८६ हजार, मालपोत रजिष्ट्रेशन शुल्क बाँडफाँड रु. १३ लाख ८० हजार ५००, प्रदेश सरकारको समपूरक अनुदान रु. १ करोड तथा सामाजिक सुरक्षा तर्फ संघीय सरकारबाट प्राप्त हुने अनुदानको रकम रु. १ करोड २० लाखको प्रारम्भिक अनुमान छ ।
५८. कुल बजेटबाट चालू खर्च तर्फ आगामी आर्थिक वर्ष रु. ३ करोड ४७ लाख ३६ हजार, सशर्त खर्च तर्फ संघ सरकारबाट प्राप्त कार्यक्रमहरूमा रु. ८ करोड ६४ लाख, समपूरक कोषमा रु. २ करोड ५० लाख १० हजार, विपद् व्यवस्थापन कोषमा रु. ३० लाख, गौरवका आयोजनातर्फ रु ४३ लाख. विभिन्न कोषहरूमा रु. ३२ लाख, सामाजिक सुरक्षा कार्यक्रम तर्फ रु. १ करोड २० लाख तथा प्रदेश स्तरीय समपूरक कोष आयोजनामा रु. १ करोड खर्च हुने प्रारम्भिक अनुमान रहेको छ ।
५९. त्यसैगरी आगामी आर्थिक वर्षका लागि योजना व्यवस्थापन प्रशासनिक खर्च रु. २५ लाख प्रस्ताव गरेकोछु । आर्थिक विकास तर्फ रु. १ करोड ५६ लाख, पूर्वाधार विकास तर्फका आयोजनाका लागि रु. २ करोड ७९ लाख, सामाजिक विकास तर्फका आयोजना तथा कार्यक्रमका लागि रु. १ करोड १२ लाख ८० हजार ५०० तथा

वातावरण विपद् व्यवस्थापन तर्फ रू. ४५ लाख र सुशासन सेवाप्रवाह तथा संस्थागत विकास तर्फ रू ४७ लाख बजेट प्रस्ताव गरिएकोछ ।

६०. माथि प्रस्तुत गरिएको कार्यक्रममा आगामी वर्ष जम्मा २३ करोड ३३ लाख ७६ हजार ५०० सय आम्दानी हुने र रू. २४ करोड ५१ लाख २६ हजार ५०० खर्च हुने अनुमानमा कूल रू. १ करोड १७ लाख ५० हजार न्यून हुने देखिन्छ । आगामी आर्थिक वर्षको बजेटमा न्यून हुन आउने रकम रू. १ करोड १७ लाख ५० हजार चालू आर्थिक वर्षको अनुमानित मौज्दात रकमबाट न्यून बजेट पूर्ति गर्ने व्यवस्था मिलाएकोछु ।

६१. आगामी आर्थिक वर्षका सबै योजना तथा कार्यक्रमहरूलाई विस्तृत रूपमा अनुसूचीमा उल्लेख गरेकोछु । विस्तृत विवरण अनुसूचीबाट ग्रहण गर्नुहुन समेत अनुरोध छ । सशर्त तर्फका सबै कार्यक्रमहरू पनि अनुसूचीमा नै व्यवस्थित गरेकोछु ।

अध्यक्ष महोदय

६२. योजना तथा कार्यक्रमहरू जतिसुकै प्रभावकारी तथा व्यवहारिक एवम् व्यवहारिक बनाए पनि त्यसको सार अन्ततोगत्वा कार्यान्वयनमा भर पर्दछ । आगामी आर्थिक वर्षको आयोजना व्यवस्थापनमा प्रत्यक्ष संलग्न रहने पदाधिकारी तथा कर्मचारीहरूलाई उच्च मनोबलका साथ काममा लगाउन विभिन्न प्रस्तावहरू गरेकोछु ।

६३. सबै पदाधिकारीहरूलाई समय सापेक्ष तालीम तथा प्रशिक्षणका कार्यक्रम आयोजना गर्ने, विद्यमान सार्वजनिक खरिद ऐन नियमको प्रावधानहरूलाई अवगत गराउने, कर्मचारीहरूलाई सूचना प्रविधिको माध्यमबाट कार्यसम्पादन गर्न उत्प्रेरित गर्ने तथा उत्प्रेरणाको तह उच्च बनाउन कार्यालय समयमा Flexi Time को व्यवस्था गर्ने र अतिरिक्त समय काम गरे वापत कार्यविधि बनाई वाञ्छित अतिरिक्त सुविधा प्रदान गर्ने व्यवस्था मिलाएकोछु ।

६४. उल्लिखित बमोजिमका नीतिहरूको कार्यान्वयनका लागि गरिमा मय गाउँसभाका सबै सदस्यज्यूहरू, कर्मचारी, आम जनता, वुद्धिजीवी तथा सबै सरोकारवाला घरपझोडवासीको साथ र सहयोगको अपेक्षा लिएको छु । सरोकारवाला सबैको साथ र सहयोगले नै घरपझोड गाउँपालिकाको "समावेशी, सामाजिक रूपान्तरण, प्रकृति संरक्षण र संस्कृति": "कृषि, पर्यटन, पर्यावरण, पूर्वाधार, घरपझोडको समृद्धि" भन्ने गाउँपालिकाको नारा तथा गण्डकी प्रदेश सरकारले अवलम्बन गरेको समृद्ध प्रदेश, सुखी नागरिकको दीर्घकालिन

सौच र नेपाल सरकारले अवलम्बन गरेको समृद्ध नेपाल, सुखी नेपाली को नारा पूरा हुनेछ भन्नेमा विश्वास लिएकोछु ।

६५. अन्त्यमा, आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम निर्माणका लागि सुझाव तथा सहयोग पु-याउनु हुने गाउँपालिकाका श्रदय अध्यक्ष ज्यू, सबै निर्वाचित जनप्रतिनिधीज्यूहरू, राजनीतिक दलहरूका जिम्मेवार पदाधिकारीहरू, विषयगत समिति लगायत अन्य समितिका सदस्यज्यूहरू, गाउँ कार्यपालिकाका सबै साथीहरूलाई आभार प्रकट गर्दै बजेट निर्माणको प्राविधिक पाटो व्यवस्थापनमा सहयोग गर्नुहुने प्रमुख प्रशासकीय अधिकृत लगायत संलग्न सबै कर्मचारी मित्रहरूमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । धन्यवाद ।

प्रस्तुतकर्ता

सर्मिला गुरुड

उपाध्यक्ष तथा संयोजक

बजेट तथा कार्यक्रम तर्जुमा समिति

(बजेट म्याट्रिक्स)

अनुमानित आय (आर्थिक वर्ष २०७६/७७)

क्र.सं.	विवरण	रकम रू. हजारमा	कैफियत
1	वित्तीय समानीकरण: संघ	६७९०००००	
2	वित्तीय समानीकरण: प्रदेश	११९३१०००	
3	राजश्व बाँडफाड: संघ	३५००००००	
4	राजश्व बाँडफाँड: प्रदेश	८७९०००	
5	सशर्त अनुदान: संघ	८६४०००००	
6	आन्तरिक श्रोत	७८८६०००	
	मालपोत रजिष्ट्रेशन दस्तुर	१३८०५००	
7	समपूरक अनुदान: प्रदेश	१०००००००	
8	सामाजिक सुरक्षा	१२००००००	
	जम्मा बजेट सिलिड	२३३३७६५००	
अनुमानित खर्च:			
1	चालू खर्च	३४७३६०००	
2	सशर्त: संघ	८६४०००००	
3	समपूरक कोष	२५०१००००	
4	विपद् व्यवस्थापन कोष	३००००००	
5	गौरबको आयोजना तर्फ	४३०००००	
6	विभिन्न कोषहरू तर्फ	३२०००००	
7	सामाजिक सुरक्षा	१२००००००	
8	समपूरक योजना प्रदेश	१०००००००	
		१७८६४६०००	
	बाँकी हुन आउने बजेट	५४७३०५००	
वाँकी बजेटलाई निम्नानुसारका विषयक्षेत्रमा विभाजन गर्ने ।			
१	प्रशासनिक योजना व्यवस्थापन खर्च	२५०००००	
२	आर्थिक विकास तर्फ	१५६०००००	
३	पूर्वाधार विकास	२७९०००००	
४	सामाजिक विकास तर्फ	११२८०५००	
५	वातावरण विपद् व्यवस्थापन तर्फ	४५०००००	
६	सुशासन तथा संस्थागत विकास	४७०००००	

	कूल खर्च (अनुमानित)	६६४८०५००	
	न्यून बजेट	११७५००००	
	न्यू बजेट पूर्ति		
	गत वर्षको मौज्जात	११७५००००	
		०	

(चालू खर्च)

क्र.सं.	खर्च शीर्षक	अनुमानित बजेट	कैफियत
१	तलब (कर्मचारी)	८६०००००	
२	पारिश्रमिक (पदाधिकारी)	३८९१०००	
३	स्थानीय भत्ता	२५०००००	
४	महङ्गी भत्ता	७२०००००	
५	पोशाक	५२५०००	
६	बैठक भत्ता	४०००००	
७	कर्मचारी प्रोत्साहन	२००००००	
८	पानी विजुली	३०००००	
९	सञ्चार महशुल	३०००००	
१०	इन्धन पदाधिकारी	३०००००	
११	इन्धन कर्मचारी	३०००००	
१२	सवारी साधन मर्मत	५०००००	
१३	अन्य सार्वजनिक सम्पत्ति मर्मत	५०००००	
१४	वीमा तथा नवीकरण	१०००००	
१५	वडा कार्यालय व्यवस्थापन	१००००००	
१६	फर्निचर फिक्चर्स (वडा कार्यालय समेत)	२००००००	
१७	कार्यालय सम्बन्धी खर्च	१५०००००	
१८	इन्धन अन्य प्रयोजन	१५००००	
१९	पत्रिका, छुपाई तथा सूचना प्रकाशन	५०००००	
२०	परामर्श तथा अन्य सेवा शुल्क	२०००००	
२१	अनुगमन मूल्यांकन	५०००००	
२२	भ्रमण खर्च	२००००००	
२३	विविध खर्च	२००००००	
२४	सभा सञ्चालन	५०००००	
२५	घरभाडा	२०००००	
२६	सार्वजनिक सुनुवाई	१५००००	
२७	सामाजिक परिक्षण	१०००००	
२८	राजस्व सम्बन्धी सफटवयर समेत	५०००००	
२९	विभिन्न दिवस समारोह/ अतिथि सत्कार	५०००००	
३०	विज्ञ परामर्श सेवा	१००००००	
३१	कार्यक्रम खर्च	१००००००	
		जम्मा ३४७३६०००	

(आर्थिक विकास तर्फ)

क्र.सं.	वडा नं.	योजनाको नाम	अनुमानित बजेट	कैफियत
१	५	ठिनी खेत तारबार	१००००००	
२	५	दलित समूह भेडा/ बाखापालन योजना (ठिनी)	२०००००	
३	४	जोमसोम खेतबारी वरिपरि तारबार	१००००००	
४	४	दलित सामुदायिक बाखापालन (जोमसोम)	२०००००	
५	४	खुल्ला विश्राम गृहका लागि फर्निचर व्यवस्थापन र चौरिगाई, नाउरको प्रतिमूर्ति स्थापना	३०००००	
६	४	स्याउको जुस बनाउने मेसिन खरिद	५०००००	
७	२	अधुरो मिलिजुली पर्यटन सूचना केन्द्र भवन निर्माण	१५०००००	
८	२	अधुरो मिलिजुली उद्यान पार्क	५०००००	
९	१	स्याउ सुकुटी बनाउने बक्स वितरण (चिमाड)	५०००००	
१०	१	छैरो गुम्बा संरक्षण	१००००००	
११	३	स्याउ ढुकुचेको म्हने निर्माण	५०००००	
१२	३	झोनाघाड पार्क तथा बाटो, सिँडी, रेलिड स्तरोन्नती	२००००००	
१३	२	मिलिजुली कृषि सहकारीको बारबन्देज: स्याउखेतीमा	४०००००	
१४	गा.पा.	गाउँपालिकाको आवधिक योजना निर्माण गर्ने	२००००००	
१५	गा.पा.	कालीगण्डकीमा -याफ्टीड खेल सम्बन्धी कार्यक्रम	३०००००	
१६	गा.पा.	गण्डकी प्रदेश पर्यटन वर्ष तथा नेपाल भ्रमण वर्ष कार्यक्रम आयोजना	१०००००	
१७	गा.पा.	होटल व्यवसायीको लागि अध्ययन भ्रमण तथा अभिमुखिकरण कार्यक्रम	५०००००	
१८	गा.पा.	होटल व्यवस्थापन एप्लिकेशन निर्माण	१०००००	
१९	गा.पा.	कृषि क्षेत्र विभिन्न कार्यक्रमहरू	२००००००	
२०	गा.पा.	पशुसेवा कार्यक्रम	१००००००	
		कूल जम्मा	१५६०००००	

(पूर्वाधार विकास तर्फ)

क्र.सं.	वडा नं.	योजनाको नाम	अनुमानित बजेट	कैफियत
१	५	ठिनी आमा समूह भवन (अधुरो)	200000	
२	५	ढुम्बा आमा समूह फर्निचर	100000	
३	५	ढुम्बा सिँचाई रिजर्व ट्याङ्की मर्मत	500000	
४	४	जोमसोम भ्यूटावर पदमार्ग	१५०००००	
५	४	जोमसोम ताराखेल इन्डोर भवन निर्माण	२५०००००	
६	४	ताडवे समाजघर पर्खाल निर्माण	३०००००	
७	४	सामुदायिक भवन जोमसोम स्तरोन्नति	३०००००	
८	४	वाहगाउँ समाजघर माथि छाना जस्तापाता छाउने	५०००००	
९	३	स्याङ गाउँ इन्डोर हलमा किचन तथा शौचालय निर्माण	१२०००००	
१०	३	सामुदायिक हल मर्मत तथा जिप्सन (सिलिड) पुथाङ	१००००००	
११	३	पुलचोक क्षेत्रमा बाटो मर्मत योजना (स्ल्याव)	१०००००	
१२	३	छेकोडदेखि स्याङ गाउँ बाटो रिटेनिडवाल तथा स्तरोन्नती	५०००००	
१३	२	२ नं वडा कार्यालय पछाडि रिटेनिड वाल	५०००००	
१४	२	मार्फा २ नं. को दलित भवन	६०००००	
१५	२	मार्फा गाउँ भित्र विजुली बत्तीमा इन्सुलेटर भएको तार फेर्ने	१५०००००	
१६	२	मार्फा आमा समूह भवनमा मञ्च व्यवस्थापन र शौचालय निर्माण योजना	३०००००	
१७	१	चिमाङ सिँचाई कुलो निर्माण	६०००००	
१८	१	छैरो चिमाङ वैकल्पिक पदमार्ग निर्माण	३०००००	
१९	१	छैरो सिँचाई योजना: ठेक्काबाट गराउने	१००००००	
२०	१	छैरो सामुदायिक भवनमा फर्निचर खरिद	१०००००	
२१	१	छैरो आमा समूहको भवनको जस्ता छाउने	३०००००	
२२	गापा	गाउँपालिकाको भवन निर्माण	१३००००००	
२३	गापा	सौर्य ऊर्जा सम्बन्धी योजना	१००००००	
		जम्मा	२७९०००००	

(सामाजिक विकास तर्फ)

क्र.सं.	वडा नं.	योजनाको नाम	अनुमानित बजेट	कैफियत
१	५	ठिनी खानेपानी योजना	१५०००००	
२	५	सम्ले खानेपानी योजना	४०००००	
३	५	खेलकूद मैदान ठिनी	१००००००	
४	५	कुछपतेरड गुम्बा खानेपानी योजना (ढुम्बा)	५०००००	
५	३	जनकल्याण आ.वि. बाल उद्यानमा छपनी विच्छाउने	२५००००	
६	२	अधुरो ताराखेलने ठाउँ निर्माण योजना	५०००००	
७	१	चिमाड ताराखेल इन्डोर खेलमैदान निर्माण (क्रमागत)	१००००००	
शिक्षा तथा खेलकूद तर्फ				
८	गा.पा.	अङ्ग्रेजी शिक्षक तालीम	१५००००	
९	गा.पा.	विषयगत शिक्षक कार्यशाला	१५००००	
१०	गा.पा.	प्रधानअध्यापक बैठक	७५०००	
११	गा.पा.	वार्षिक शैक्षिक क्यालेण्डर	५००००	
१२	गा.पा.	अभिभावक सचेतना कार्यक्रम	१०००००	
१३	गा.पा.	परीक्षा विविध	५००००	
१४	गा.पा.	मन्टेश्वरी तालीम (बाल विकास शिक्षक सहजकर्तालाई)	१५००००	
१५	गा.पा.	बाल विकासका विद्यार्थीलाई खाजा	३०००००	
१६	गा.पा.	बाल विकास सहजकर्ता प्रोत्साहन भत्ता	२३४०००	
१७	गा.पा.	अतिरिक्त क्रियाकलाप तथा खेलकूद कार्यक्रम	५०००००	
१८	गा.पा.	उत्कृष्ट विद्यालय अनुदान	१०००००	
१९	गा.पा.	शैक्षिक सामग्री निर्माण तालिम	५००००	
	गा.पा.	जनहित मा.वि. रडरोगन	२०००००	
२०	गा.पा.	जनहित मा.वि. प्राविधिक धार ल्याव व्यवस्थापन	५०००००	
२१	गा.पा.	बाल विकास केन्द्रहरूमा भित्री खेलकूद कक्ष निर्माण	२०००००	

	गा.पा.	पढाइ महोत्सव	५००००	
२२	गा.पा.	कम्प्युटर शिक्षकहरूलाई लागि हार्डवेयर तालीम	१५००००	
		<u>स्वास्थ्यतर्फ</u>		
२३	गा.पा.	चिमाङ स्वास्थ्य इकाई सञ्चालन तथा व्यवस्थापन	३२५०००	
२४	गा.पा.	३ नं. वडाको सामुदायिक स्वास्थ्य इकाई सञ्चालन तथा व्यवस्थापन	३२५०००	
२५	गा.पा.	स्वास्थ्य चौकी सुधार कार्यक्रम (मार्फा)	१०००००	
२६	गा.पा.	जोमसोम स्वास्थ्य चौकी सुधार कार्यक्रम: ठिनी	१०००००	
२७	गा.पा.	HMIS सम्बन्धी मासिक बैठक	३००००	
२८	गा.पा.	म.स्वा.स्व. सेविकालाई मासिक बैठक भत्ता (स्वास्थ्यकर्मी समेत)	१०६०००	
२९	गा.पा.	पूर्ण संस्थागत सुत्केरी कार्यक्रम	३००००	
३०	गा.पा.	स्वास्थ्यकर्मी क्षमता अभिवृद्धि तालीम (DHIS-2, LMIS online entry and clinical skill refresher)	१५००००	
३१	गा.पा.	अनुगमन, निरीक्षण, भ्रमणखर्च	१०००००	
३२	गा.पा.	स्वास्थ्य (अर्ध तथा वार्षिक) समिक्षा गोष्ठी	८००००	
३३	गा.पा.	मुस्ताङ अस्पतालमा फार्मसी सञ्चालक कर्मचारी तलब	३०५५००	
३४	गा.पा.	पूर्णखोप दीगोपना सुनिश्चितता कार्यक्रम	३००००	
३५	गा.पा.	महिलाहरूको पाठेघर प्रि क्यान्सर स्कृनिङ क्याम्प सञ्चालन	४००००	
३६	गा.पा.	मुस्ताङ सामुदायिक दन्त सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन	२०००००	
३७		महिला तथा बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता कार्यक्रम	१२०००००	
		कूल जम्मा	११२८०९००	

(वातावरण विपद् व्यवस्थापन तर्फ)

क्र.सं.	वडा नं.	योजनाको नाम	अनुमानित बजेट	कैफियत
१	५	ठिनी गल्छी नियन्त्रण	४०००००	
२	४	फोहरमैला व्यवस्थापन संकलन केन्द्र निर्माण	४०००००	
३	३	एयरपोर्टमा शिवमन्दिर वरपर भलपानी नियन्त्रण	२०००००	
४	३	स्याङ वृक्षारोपण तथा थोपा सिँचाई योजना	३०००००	
५	३	एयरपोर्ट क्षेत्र ढल व्यवस्थापन योजना	८०००००	
६	२	मार्फा गाउँ पछाडि ढल निकास तथा वृक्षारोपण (क्रमागत योजना)	५०००००	
७	२	नाराघाड खोलामा सिँचाई कूलो र पिलर मर्मत योजना	१५००००	
८	२	मार्फा नाराघाड खहरे खोलाको म्यूजियम जानेबाटोको साँधदेखि तल मूलबाटो सम्म जाली ग्याविन तटबन्ध योजना	१५००००	
९	२	कालीगण्डकी तटबन्धन (सामग्री)	५०००००	
१०	१	कालीगण्डकी नदी नियन्त्रण (लक्री)	२०००००	
११	१	कालीगण्डकी तटबन्धन (छैरो)	४०००००	
१२	गा.पा .	गाउँपालिकाको फोहरमैला व्यवस्थापन कार्यक्रम	५०००००	
		कूल जम्मा	४५०००००	

(संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ)

क्र.सं.	वडा नं.	योजनाको नाम	अनुमानित बजेट	कैफियत
१	गा.पा.	उपभोक्ता समितिहरूको लागि अभिमुखिकरण तालीम	३०००००	
२	गा.पा.	जनप्रतिनिधि तथा कर्मचारीहरूको लागि सूचना प्रविधिको प्रयोग सम्बन्धी तालीम	१५००००	
३	गा.पा.	सेवाप्रवाह सम्बन्धी तालीम: नागरिकता सिफारिस, मालपोत, पञ्जिकरण, पत्रलेखन तथा अन्य वडास्तरीय सिफारिसहरू सम्बन्धी	२०००००	
४	गा.पा.	कर्मचारी क्षमता अभिवृद्धि तालीम	१५००००	
५	गा.पा.	युवा तथा बालबालिकाहरूलाई धुमपान, मध्यपान, कलिलो उमेरमा विवाह गर्ने जस्ता क्रूरिति विरुद्धमा जनचेतनामूलक कार्यक्रम	५०००००	
६	गा.पा.	युवाहरूका लागि लोकसेवा तयारी कार्यक्रम	३०००००	
७	गा.पा.	पदाधिकारीहरूको लागि संघीयता, तीन तहको शासन व्यवस्था, स्थानीय सरकार, तथा प्रचलित कानून सम्बन्धी तालीम	२५००००	
८	गा.पा.	रेडियो प्रस्तोता तालीम	१५००००	
९	गा.पा.	सहकारी व्यवस्थापन तालीम	३०००००	
१०		घरपझोड फ्याक्ट्स प्रकाशन	५०००००	
११		वडागत तथा गाउँपालिका स्तरीय श्रव्य दृश्य सामग्री उत्पादन प्रशोधन (पर्यटकीय स्थल तथा सामरिक महत्वका स्थलहरूको प्रचार प्रसार)	५०००००	
१२		न्यायिक खर्च/ तालीम, गोष्ठी	५०००००	
१३	गा.पा.	गाउँपालिका स्तरीय डकमी, प्लम्बीड, हाउस वयरिड सम्बन्धी तालीम (१महिने) (बेरोजगार सूचीमा सूचिकृत व्यक्तिलाई)	९०००००	
		कूल जम्मा	४७०००००	

(गौरवका आयोजनाहरू)

गौरवका आयोजनाहरू			
क्र.सं.	खर्च शीर्षक	अनुमानित बजेट	कैफियत
१	मिनी मुस्ताङ परियोजना डिपीआर	१००००००	
२	मिनी मुस्ताङ परियोजना	२००००००	
३	ढुम्वा ताल व्यवस्थापन	१३०००००	
	कूल जम्मा	४३०००००	

सशर्त तर्फका कार्यक्रम तथा योजनाहरू

स्थानीय तह		रु. हजारमा
आर्थिक वर्ष २०७६/७७		
शीर्षक /जिल्ला/कार्यक्रम		जम्मा
८०१०४३५४-घरपझोड गाउँपालिका		१५,४३,००
२६३३१ समानिकरण अनुदान		६,७९,००
८०१०४३५४ घरपझोड गाउँपालिका (८०१०४३५४)		६,७९,००
२.७.२५.२५	समानिकरण अनुदान	६,७९,००
	नेपाल सरकार	नगद
२६३३२ शसर्त अनुदान		८,६४,००
३०८००१०४ राष्ट्रिय ग्रामीण तथा नवीकरणीय उर्जा कार्यक्रम (३०८००१०४)		१४,५५
३१२०१०११ कृषि विभाग (३१२०१०११)		५,००
२.७.१५.१९	सहकारी सिचाई, साना सिचाई मर्मत सम्भार तथा निर्माण	५,००
	नेपाल सरकार	नगद
३१२०११०५ केन्द्रिय कृषि प्रयोगशाला कार्यक्रम (३१२०११०५)		५,००
२.७.१५.१८	माटो परिक्षण गरी माटो सुधारको लागि सामग्री/ प्रविधि वितरण/ इन्तान्तरण	२,००
	नेपाल सरकार	नगद
२.७.१५.२२	भकारो सुधार कार्यक्रम	३,००
	नेपाल सरकार	नगद
३१२०२१०२ पशु स्वास्थ्य, रोग अन्वेषण सेवा तथा क्वारेन्टाईन कार्यक्रम (३१२०२१०२)		४,०५
२.७.१८.४	विभिन्न खोपहरू लगाए बापत भ्याक्सिनेटरलाई पागिभ्रमिक	१,२५
	नेपाल सरकार	नगद
२.७.१८.५	पशु स्वास्थ्य व्यवस्थापनको लागि ओपधि वितरण	१,४५
	नेपाल सरकार	नगद
२.७.१८.६	वर्ड फ्लु रोग लगायत अन्यरोगहरूको नियन्त्रणको लागि ब्रैटक तथा नमुना संकलन गरी पठाउने तथा प्रदेश तथा सघमा रिपोर्टिङ गर्ने	७५
	नेपाल सरकार	नगद
२.७.१८.७	पशुपन्छी तथा मान्य उपचार सेवा	६०
	नेपाल सरकार	नगद
३१२०२१०३ पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यक्रम (३१२०२१०३)		२,४०
२.७.१८.३	तरल नाईट्रोजन ढुवानी भण्डारण तथा वितरण तथा व्यवस्थापन	२,४०
	नेपाल सरकार	नगद
३४३००१०२ खेलकुद विकास कार्यक्रम (३४३००१०२)		१,००
६.२.२.११३	राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता (स्थानीय तहस्तरीय)	१,००
	नेपाल सरकार	नगद
३४३४१०१२ राष्ट्रिय युवा परिषद् (३४३४१०१२)		८,००
२.७.२५.१३	सार्वजनिक शिक्षा सवलीकरण	३५
	नेपाल सरकार	नगद
२.७.२५.१५	एक स्थानीय तह एक बडा एक युवा क्लब एक उद्यम	५,००
	नेपाल सरकार	नगद
२.७.२५.१६	युवा प्रतिभा पहिचान र प्रोत्साहन	४०
	नेपाल सरकार	नगद
२.७.२५.३०	नमुना युवा संसद अभ्यास	१,२५
	नेपाल सरकार	नगद
२.७.२५.३१	युवा परिचालन	१,००
	नेपाल सरकार	नगद
३५०००१४ सबैका लागि शिक्षा- आधारभूत तह (३५०००१४)		३,४८,३४
१.१.१.६७	आधारभूत तहका स्वीकृत दरवन्दीका शिक्षक, राहत अनुदान शिक्षकका लागि मलब भत्ता अनुदान (विशेष शिक्षा परिषद अन्तरगतका शिक्षक/कर्मचारी प्रविधिक समेत)	३,४८,३४
	नेपाल सरकार	नगद
३५०००१५ माध्यमिक तह (३५०००१५)		१,०२,४३
१.१.३.४	माध्यमिक तहका स्वीकृत दरवन्दीका शिक्षक, राहत अनुदान शिक्षक लागि मलब भत्ता अनुदान (विशेष शिक्षा परिषद अन्तरगतका शिक्षक/कर्मचारी प्रविधिक धारका प्रशिक्षक समेत)	१,०२,४३
	नेपाल सरकार	नगद
३५०००८०१ विद्यालय क्षेत्र विकास कार्यक्रम- जिल्ला स्तर (३५०००८०१)		२,६९,५५
१.१.४.१	प्रारम्भिक बाल विकास सहजकर्ताहरूको पारिश्रमिक तथा विद्यालय कर्मचारी व्यवस्थापन अनुदान	९,४४
	नेपाल सरकार	नगद
१.१.४.१	प्रारम्भिक बाल विकास सहजकर्ताहरूको पारिश्रमिक तथा विद्यालय कर्मचारी व्यवस्थापन अनुदान	१,५१
	एस.एस. डि. पि. सोधभन्ने हुने अनुदान	

१.१.४.१	प्रारम्भिक बाल विकास सहजकर्ताहरूको पारिश्रमिक तथा विद्यालय कर्मचारी व्यवस्थापन अनुदान	एस.एस. डि. पि.	सोधभर्ना हुने ऋण	२,६७
१.१.१.२.१	विद्यालय भौतिक पूर्वाधार निर्माण अनुदान	नेपाल सरकार	नगद	१,१९,९०
१.१.१.२.१	विद्यालय भौतिक पूर्वाधार निर्माण अनुदान	एस.एस. डि. पि.	सोधभर्ना हुने अनुदान	१९,१२
१.१.१.२.१	विद्यालय भौतिक पूर्वाधार निर्माण अनुदान	एस.एस. डि. पि.	सोधभर्ना हुने ऋण	३३,९८
२.४.६.१	सार्वजनिक विद्यालयका विद्यार्थीहरूका लागि निशुल्क पाठ्यपुस्तक अनुदान	नेपाल सरकार	नगद	१,३०
२.४.६.१	सार्वजनिक विद्यालयका विद्यार्थीहरूका लागि निशुल्क पाठ्यपुस्तक अनुदान	एस.एस. डि. पि.	सोधभर्ना हुने अनुदान	२१
२.४.६.१	सार्वजनिक विद्यालयका विद्यार्थीहरूका लागि निशुल्क पाठ्यपुस्तक अनुदान	एस.एस. डि. पि.	सोधभर्ना हुने ऋण	३७
२.७.१३.१०	विद्यालय सञ्चालन तथा व्यवस्थापन अनुदान	नेपाल सरकार	नगद	९,३८
२.७.१३.१०	विद्यालय सञ्चालन तथा व्यवस्थापन अनुदान	एस.एस. डि. पि.	सोधभर्ना हुने अनुदान	१,५०
२.७.१३.१०	विद्यालय सञ्चालन तथा व्यवस्थापन अनुदान	एस.एस. डि. पि.	सोधभर्ना हुने ऋण	२,६६
२.७.१३.११	शैक्षिक पहुँच सुनिश्चितता, अनौपचारिक तथा वैकल्पिक शिक्षा कार्यक्रम (परंपरागत विद्यालय, वैकल्पिक विद्यालय, साक्षरता र निरन्तर शिक्षाका कार्यक्रम समेत)	नेपाल सरकार	नगद	३,८३
२.७.१३.११	शैक्षिक पहुँच सुनिश्चितता, अनौपचारिक तथा वैकल्पिक शिक्षा कार्यक्रम (परंपरागत विद्यालय, वैकल्पिक विद्यालय, साक्षरता र निरन्तर शिक्षाका कार्यक्रम समेत)	एस.एस. डि. पि.	सोधभर्ना हुने अनुदान	६१
२.७.१३.११	शैक्षिक पहुँच सुनिश्चितता, अनौपचारिक तथा वैकल्पिक शिक्षा कार्यक्रम (परंपरागत विद्यालय, वैकल्पिक विद्यालय, साक्षरता र निरन्तर शिक्षाका कार्यक्रम समेत)	एस.एस. डि. पि.	सोधभर्ना हुने ऋण	१,०८
२.७.१३.१३	विद्यालयमा शैक्षिक गुणस्तर सुदृढीकरण एवम् कार्यसम्पादनमा आधारित प्रोत्साहन अनुदान	नेपाल सरकार	नगद	११,९७
२.७.१३.१३	विद्यालयमा शैक्षिक गुणस्तर सुदृढीकरण एवम् कार्यसम्पादनमा आधारित प्रोत्साहन अनुदान	एस.एस. डि. पि.	सोधभर्ना हुने अनुदान	१,९१
२.७.१३.१३	विद्यालयमा शैक्षिक गुणस्तर सुदृढीकरण एवम् कार्यसम्पादनमा आधारित प्रोत्साहन अनुदान	एस.एस. डि. पि.	सोधभर्ना हुने ऋण	३,३९
२.७.१३.२५	प्रति विद्यार्थी लागतका आधारमा शिक्षण सिकाइ सामग्री एवम् कक्षा ८ को परीक्षा व्यवस्थापन अनुदान	नेपाल सरकार	नगद	१,३२
२.७.१३.२५	प्रति विद्यार्थी लागतका आधारमा शिक्षण सिकाइ सामग्री एवम् कक्षा ८ को परीक्षा व्यवस्थापन अनुदान	एस.एस. डि. पि.	सोधभर्ना हुने अनुदान	२१
२.७.१३.२५	प्रति विद्यार्थी लागतका आधारमा शिक्षण सिकाइ सामग्री एवम् कक्षा ८ को परीक्षा व्यवस्थापन अनुदान	एस.एस. डि. पि.	सोधभर्ना हुने ऋण	३७
७.२.१.१	सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्ति (आवासीय तथा गैरआवासीय)	नेपाल सरकार	नगद	२९,४१
७.२.१.१	सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्ति (आवासीय तथा गैरआवासीय)	एस.एस. डि. पि.	सोधभर्ना हुने अनुदान	४,९३
७.२.१.१	सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्ति (आवासीय तथा गैरआवासीय)	एस.एस. डि. पि.	सोधभर्ना हुने ऋण	८,४८
३७००१०१२	प्राथमिक स्वास्थ्य सेवा (३७००१०१२)			६३,६९
६.२.२.११	स्थानीय तहका स्वास्थ्य चौकी, प्रा.स्वा.के. र अस्पतालहरूमा कार्यरत कर्मचारीहरूको तलब महगी भन्ना स्थानीय भन्ना पोषाक लगायत अन्य प्रशासनीक खर्च समेत	नेपाल सरकार	नगद	६३,६९
३७००११०१	क्षयरोग नियन्त्रण (३७००११०१)			१,५३
२.७.२.२.४२	पि.बि.सी. तथा क्षयरोगका विरामी तथा क्षयरोग भएका सबै बालबालिकामा सम्पर्कका सबै घरपरिवारका सदस्यहरूमा सम्पर्क परिक्षण, एवं विरामीका घरपरिवारमा पाँच वर्ष मुनिका क्षयरोगको कुनै चिन्ह लक्षण नभएका बालबालिकालाई टि.बि. पि.टी कार्यक्रम	नेपाल सरकार	नगद	३
२.७.२.२.५९	उपचार केन्द्रहरूमा आकस्मिक अवस्थामा औसधि एवं ज्याब सामग्री दुवानी, कार्यक्रमका लागि आवश्यक स्टेशनरी तथा फर्म फरमेट फोटोकपी, विरामीको व्यक्तिगत विवरण ई-टि.बि रजिस्टरमा अध्यावधिक, समुदाय परिचालन गरि क्षयरोग विरामी निदानका लागि प्रेषण तथा उपचार, विश्व क्षयरोग दिवस मनाउने	नेपाल सरकार	नगद	३०

२.७.२२.६०	स्वास्थ्य संस्थाबाट टाढा रहेका बस्ती तथा स्वास्थ्य सेवामा पहुँच कम भएका, कारागार, गुम्ना, स्कुल, बुधाश्रम, उद्योग भएको क्षेत्र, शहरी घनाबस्ती, लगायत अन्य क्षेत्रहरूका जोखिमयुक्त जनसंख्यामा माइक्रोस्कोपिक क्याम्प लगायतका अन्य संज्ञक्य क्षेत्रहरू खोजपडताल कार्यक्रम	नेपाल सरकार	नगद	५०
२.७.२२.६१	कार्यक्रमको नियमित अनुगमन तथा मूल्यांकन गरि कार्यक्रमको गुणस्तरीयता सुनिश्चित गर्ने, स्थलगत अनुशिक्षण गरि स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि, क्षयरोगका विरामीको उपचारको नतिजाको कोहर्ट विश्लेषण तथा कार्यक्रमको चौमासिक समिक्षा	नेपाल सरकार	नगद	७०
३७००११०३	एकीकृत महिला स्वास्थ्य तथा प्रजनन स्वास्थ्य कार्यक्रम (३७००११०३)			११.७५
११.३.९.१	परिवार योजना तथा प्रजनन स्वास्थ्य कार्यक्रमका लागि औजार/उपकरण खरिद	नेपाल सरकार	नगद	२७
२.५.७.२	मातृ तथा नवशिशु कार्यक्रमका लागि व्यक्ति करार	नेपाल सरकार	नगद	५.३२
२.७.२२.२०	परिवार योजना तथा प्रजनन स्वास्थ्य कार्यक्रम	नेपाल सरकार	नगद	५.३१
२.८.१.४	मातृ तथा नवशिशु कार्यक्रम अनुगमन तथा सुपरिवेक्षण	नेपाल सरकार	नगद	१०
७.१.१.३	मातृ तथा नवशिशु कार्यक्रम अन्तर्गत आमा सुरक्षा, AC न्यानो झोला, Vitamin K, Mgesium phosphate Calcium Gluconate र निशुल्क गर्भवतन कार्यक्रम	नेपाल सरकार	नगद	७५
३७००११०४	एकीकृत बाल स्वास्थ्य एवं पोषण कार्यक्रम (३७००११०४)			५.७३
२.७.२२.२२	पोषण कार्यक्रम (नेपाल सरकार)	नेपाल सरकार	नगद	२.५१
२.७.२२.४९	दानुरा रुवेला खोप अभियान	नेपाल सरकार	नगद	२७
२.७.२२.५०	रोटा खोप सुचना	नेपाल सरकार	नगद	१०
२.७.२२.५१	नियमित तथा पूर्ण खोप दिगोपना र खोप ढुवानी	नेपाल सरकार	नगद	२.६१
२.७.२२.५२	खोप केन्द्र निर्माण	नेपाल सरकार	नगद	२४
३७००११०५	महामारी तथा रोग नियन्त्रण कार्यक्रम (३७००११०५)			१.६९
२.७.२२.१	रेबिज, सर्पदंश आदिको जन्चेतनासम्बन्धि प्रचार प्रसार तथा दिवस मनाउने पशु पंजी आदीबाट हुने ईन्फ्लुएन्जा, बर्ड फ्लू, ए यम आर सिटिसकोसिस, टक्सोप्लाज्मोसिस आदी विभिन्न सरुवारोग सम्बन्धि रोकथाम र सचेतना कार्यक्रम	नेपाल सरकार	नगद	२०
२.७.२२.१०	नसर्ने रोग सम्बन्धि कार्यक्रम (अभिमुखिकरण, नसर्ने रोग तथा मानसिक स्वास्थ्यसम्बन्धि सचेतना कार्यक्रम (Hypertension Diabetes COPD Cancer days))	नेपाल सरकार	नगद	७०
२.७.२२.११	मानसिक स्वास्थ्य सम्बन्धी महत्वपूर्ण दिवस मनाउने (आत्महत्या रोकथाम दिवस, मानसिक स्वास्थ्य दिवस, अल्जाईमर दिवस/मानसिक स्वास्थ्य समस्याबाट प्रभावित व्यक्तिका परिवारका सदस्यहरू (स्याहारकर्ताहरू) का लागि क्षमता अभिवृद्धि कार्यक्रम	नेपाल सरकार	नगद	१९
२.७.२२.३	महामारी तथा प्रकोपजन्य रोगहरूको अवस्थामा HFR, CFR परिवालन गर्ने, चौमासिक रिभ्यु तथा अभिमुखिकरण गर्ने	नेपाल सरकार	नगद	६०
३७००११०६	अपाङ्गता रोकथाम तथा कुष्ठरोग नियन्त्रण कार्यक्रम (३७००११०६)			१५
१.१.१.४	विश्व कुष्ठरोग दिवस तथा अपाङ्गता दिवसको उपलक्ष्यमा कार्यक्रम	नेपाल सरकार	नगद	१५
३७००११०८	अस्पताल निर्माण सुधार तथा व्यवस्थापन सूचना प्रणाली (३७००११०८)			७३
२.७.२२.१४	स्थानीय तहका स्वास्थ्य संस्थाहरूको मासिक, चौमासिक समिक्षा, सूचना सकलन, गुणस्तर सुधार साथै विद्युतीय प्रतिवेदनका लागि इन्टरनेट सेवा समशुल भुक्तानी समेत	नेपाल सरकार	नगद	७३
३७००११०९	राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र (३७००११०९)			१.२५
१.१.२.१०	बिद्यालय स्वास्थ्य शिक्षा, आमा समूह तथा स्थानीय तहमा स्वास्थ्यका लागि सामाजिक व्यवहार परिवर्तन प्रवर्द्धन अभियान	नेपाल सरकार	नगद	१.२५
३७००११०९	उपचाररतक सेवा कार्यक्रम (३७००११०९)			१२.०५

प्रतिवेदन नं. १३०५ प्रयोगकर्ता

मिति : २०७६-०२-२२

पाना नं. ३ / ४

शीर्षक / जिल्ला/कार्यक्रम

✓ ६.२.२.१६	औषधिको समुचित प्रयोग प्रवर्धनको लागि साथी समूह शिक्षा कार्यक्रम (peer group discussion) तथा आधारभूत स्वास्थ्य सेवा सम्बन्धि स्तरीय उपचार पद्धति अभिमुखिकरण तथा समिक्षा कार्यक्रम	नेपाल सरकार	नगद	१.२५
✓ ६.२.२.१७	आधारभूत तथा आकस्मिक सेवा स्वास्थ्य चौकी/प्रा. स्वा. के./ प्राथमिक अस्पतालको न्यूनतम सेवा मापदण्ड अनुगमन सम्बन्धि अभिमुखिकरण कार्यक्रम	नेपाल सरकार	नगद	१.००
✓ ६.२.२.१७१	आधारभूत तथा आकस्मिक सेवाको लागि औषधि खरिद (पूर्वानुधान, परिमाण निर्धारण तथा स्पेशिफिकेसन तयार गर्ने कार्यको समेत खर्च)	नेपाल सरकार	नगद	६.५०
✓ ६.२.२.१७२	आँखा नाक कान घाँटी तथा मुख स्वास्थ्य सम्बन्धि म. स्वा. स्वयंसेविकाहरु तथा स्वास्थ्य शिक्षकहरुको लागि अभिमुखिकरण	नेपाल सरकार	नगद	५०
✓ ६.२.२.१९	न्यूनतम सेवा मापदण्ड कार्यान्वयनका लागि आवश्यक औजार उपकरण तथा स्वास्थ्य समग्री खरिद, मर्मत तथा व्यवस्थापन	नेपाल सरकार	नगद	१.५०
✓ ६.२.२.२०	विरामीको लागि ओ.पि.डि.टिकट (कार्वन कपी सहितको) छुपाई	नेपाल सरकार	नगद	१.००
३७००१९०२	नर्सिङ तथा सामाजिक सुरक्षा सेवा कार्यक्रम (३७००१९०२)			१२
२.७.२.२.२६	महिला स्वास्थ्य सुदृढीकरण कार्यक्रम (अर्ध वार्षिक समिक्षा र विवेक प्रदान गर्ने)	नेपाल सरकार	नगद	१२
३७१००१०२	प्रधानमन्त्री रोजगार कार्यक्रम (३७१००१०२)			४.९९
१.१.१.६६	तलब	नेपाल सरकार	नगद	३.५१
१.२.१.१	रोजगार संयोजकहरुको लागि स्थानीय भत्ता	नेपाल सरकार	नगद	५५
✓ १.३.१.२	अस्थायी तथा करार कर्मचारीका लागि पोशाक	नेपाल सरकार	नगद	१०
२.४.१.२	कार्यालय संचालन तथा मसलन्द खर्च	नेपाल सरकार	नगद	५०

तेवेदन नं. १३०५ प्रयोगकर्ता

मिति : २०७६-०२-२२

पाना नं. ४ / ४

घरपझोड गाउँपालिकाको पाँचौँ गाउँसभाका निर्णयहरू

१. आर्थिक वर्ष २०७६/७७ मा सम्बन्धित वडाबाट उपभोक्ता समितिहरूबाट सञ्चालन हुन नसक्ने प्रकृतिका योजना तथा कार्यक्रमहरूको सम्बन्धमा सार्वजनिक खरिद ऐनको अन्य विधिबाट योजना तथा कार्यक्रमहरू व्यवस्थापन गराउनको लागि सबै वडा समितिहरूले गाउँ कार्यपालिकाको कार्यालयमा लेखी पठाउने ।
२. यस गाउँपालिका अन्तर्गत २ नं. वडा छैरोमा रहेको दलित सामुदायिक भवनलाई "छैरो सामुदायिक भवन" नामाकरण गर्नको लागि सम्बन्धित वडा कार्यालय तथा सरोकारवाला अन्य समुदायहरूसँग समन्वय गर्ने ।
३. संलग्न बमोजिमको विनियोजन विधेयक, २०७६ तथा वार्षिक योजना तथा कार्यक्रमहरू स्वीकृत गर्ने ।
४. यस गाउँपालिका ५ नं. वडा ढुम्बा क्षेत्रलाई आगामी आर्थिक वर्षको बजेटमा अत्यावश्यक केही थप योजना तथा कार्यक्रमहरूमा बजेट समायोजन मिलाउन गर्ने ।

-०-